

हाजिरी (Attendance)



कानूनी रूपमा, अनिवार्य स्कूल उमेरका सबै बच्चाहरू (सामान्यतया ५ देखि १६) ले पूर्ण-समय उचित शिक्षा प्राप्त गर्नु अनिवार्य छ। अभिभावकको रूपमा तपाईंका बच्चाहरूले एक उचित, पूर्ण-समय शिक्षा प्राप्त गर्नु भन्ने कुराको सुनिश्चितता गर्ने कानूनी जिम्मेवारी तपाईंको हुन्छ। एक पटक तपाईंको बच्चा स्कूलमा दर्ता भईसकेपछि उनीहरू नियमित हाजिरी गराउने कानूनी जिम्मेवारी तपाईंको हो। यसको मतलब तपाईंको बच्चा अनुमति बिना स्कूलमा अनुपस्थित हुन पाइने छैन। यदि तपाईंले यसो गर्नुभएन भने तपाईंलाई जरिवाना लाग्नेछ।

इन्सेट (INSET) दिनहरू



स्कूलहरूमा प्रत्येक शैक्षिक वर्षमा ५ वटा इन्सेट (INSET) दिनहरू हुन्छन्। INSET दिनमा स्कूलहरू बन्द हुन्छन् र तपाईंको बच्चाहरू स्कूल जानु पर्दैन। INSET दिनहरू कर्मचारी प्रशिक्षण उद्देश्यको लागि प्रयोग गरिन्छ। तपाईंको बच्चाहरूको स्कूलमा INSET दिनहरू कहिले कहिले पर्छ भनेर बच्चाको स्कूलमा बुझ्नुहोस्।

निःशुल्क स्कूलको खाना (Free school Meals)



युनिभर्सल शिशु निः शुल्क स्कूलको खाना सबै सरकारी – अनुदान प्राप्त स्कूलहरूले रिसेप्शन (एअर आर), एअर/कक्षा १ र एअर/कक्षा २ मा प्रत्येक विद्यार्थीलाई निः शुल्क खाना प्रदान गर्छन्। यदि तपाईंले विभिन्न सुविधाहरू (benefits) मध्ये कुनै एक सुविधा प्राप्त गर्नु भएको छ भने **ठूला बच्चाहरूको लागि निः शुल्क स्कूलको खाना** एअर/कक्षा ३ देखि एअर/कक्षा ११ सम्मका बच्चाहरू निः शुल्क स्कूल खानाको लागि हकदार हुन्छन्।

निः शुल्क स्कूलको खानाको लागि तपाईं योग्य हुनुहुन्छ कि हुनुहुन्न भनेर तपाईंले [here](#) जाँच्न सक्नुहुन्छ र तपाईंको बच्चाको लागि निः शुल्क खानाको लागि अनलाइन आवेदन गर्न सक्नुहुन्छ जहाँ तपाईंले विभिन्न भाषाहरूमा मेनूहरू देख्न पनि सक्नुहुन्छ। तपाईं बच्चाको लागि हलाल सहितको विशेष खाना पनि अनुरोध गर्न सक्नुहुन्छ।


स्कूल जान यातायात (Transport to School)



तपाईंको बच्चा उनीहरूको घरबाट स्कूल र स्कूलबाट घर जान निः शुल्क यातायातको लागि योग्य हुनेछ **यदि**

- तिनीहरू नजिकको क्याचमेन्ट स्कूलमा जान्छन् वा तपाईंको घरबाट नजिकैको स्कूलमा जान्छन् र
 - ८ वर्षसम्मका बच्चाहरूका लागि स्कूल दुई माइल भन्दा बढी टाढा छ वा ८ देखि १६ वर्ष उमेरका बच्चाहरूको लागि तीन माइल भन्दा बढी टाढा भए।
- यदि तपाईंको बच्चाले माथिको मापदण्ड पूरा गर्दछ भने तपाईंले यातायातका लागि आवेदन दिन आवश्यक छ।

गृहकार्य (Homework)



धेरैजसो बच्चाहरूको लागि गृहकार्य सेट गरिने छ। तपाईंको बच्चाको स्कूलको वेबसाइटमा हेरेर वा तपाईंको बच्चाको शिक्षकसँग सोधेर कस्तो गृहकार्यको अपेक्षा गर्ने भन्ने पत्ता लगाउन सक्नुहुन्छ। जब बच्चाहरू एअर आर (Year R) मा सुरुवात गर्छन्, तपाईंको बच्चासँगै प्रत्येक दिन घरमा पढ्ने समय मिलाउने गर्नुहोस। तपाईंको बच्चाले घरमा एउटा पढ्ने किताब र एउटा पढेको रेकर्ड राख्ने कापी दुबै ल्याएको हुन्छ। तपाईंको बच्चासँग किताब संगै पढ्ने गर्नुहोस्, चित्रहरूको बारेमा कुरा गर्नुहोस् र यदि त्यहाँ धेरै शब्दहरू छन् भने तपाईंको बच्चालाई शब्दहरू पढ्न मद्दत गर्नुहोस्। आफ्नो बच्चासँग पढिसकेपछि पढेको रेकर्ड बच्चाले ल्याएको कापीमा राख्नुस। यसो गर्दा शिक्षकलाई थाहा हुन्छ कि तपाईंले घरमा बच्चासँग पढिरहनु भएको छ। स्कूलले तपाईंलाई बच्चासँग अभ्यास गर्न को लागि घरमा महत्वपूर्ण शब्दहरू पठाउन सक्नेछ।

अभिभावकसँगको साँझ बैठक र स्कूल रिपोर्ट (Parents' evenings & school reports)



तपाईंलाई 'अभिभावकसँगको साँझ बैठक' (Parents' evening) मा भाग लिनको लागि आमन्त्रित गरिनेछ र यसमा सहभागी हुनु धेरै नै आवश्यक छ। धेरैजसो स्कूलहरूले बैठकको लागि समयहरू (time slots) दिन्छन् र तपाईं आफूलाई उपयुक्त हुने समय छनौट गर्न सक्नुहुन्छ। यदि तपाईंसँग तपाईंको बच्चाको सिकाईको बारेमा केहि प्रश्न छ भने बच्चाको शिक्षकलाई भेटेर सोध्न सक्नुहुनेछ। स्कूल वर्षको अन्त्यमा, तपाईंले आफ्नो बच्चाको प्रगतिको बारेमा रिपोर्ट प्राप्त गर्न सक्नुहुनेछ। तपाईंको बच्चाहरूले पढाईमा प्रगति नगरे पनि उनीहरू त्यतिकै माथिल्लो कक्षामा जानेछन् - युकेमा, बच्चाहरूले फेल भएर कक्षा दोहोर्याउँदैनन्।

स्कूलको चालूअवधिमा छुट्टी (Holidays in term time)



सम्भव भएसम्म सबै अभिभावक / हेरचाहकर्ताहरूले उनीहरूको स्कूलको बिदाको समयमा मात्र पारिवारिक बिदा लिन सकिनेछ ता कि बच्चाको शिक्षामा बाधा नपुगोस। शिक्षा कानूनले भन्छ कि अभिभावकहरूले आफ्नो बच्चालाई स्कूलको चालूअवधिमा छुट्टीको लागि बाहिर लैजाने अधिकार हुँदैन। केवल विशेष परिस्थितिहरूमा प्रधानाध्यापकले छुट्टीको लागि अनुमति प्रदान गर्न सक्दछ; यदि विशेष परिस्थितिबश बच्चालाई स्कूलमा उपस्थित गराउन नसक्ने स्थिति छ भने कति दिनको लागि अनुमति दिने भन्ने निर्णय प्रधानाध्यापकले गर्दछ।

लिङ्कहरू (Links)



सकारात्मक व्यवहार व्यवस्थापन [Positive behaviour management](#)
तपाईंको बच्चालाई द्विभाषिक रूपमा हुर्काउँदै [Bringing up your child bilingually](#)
स्कूलमा उपस्थिति र स्कूल चालू अवधिमा छुट्टीको जानकारी [school attendance](#)
विद्यालयमा यातायातको बारेमा जानकारी [transport to school](#)
स्कूलमा छुट्टीको मिति [School holiday dates](#)
नि: शुल्क स्कूल खानाको बारेमा जानकारी [Free School Meals](#)